


12시 30분에 점심을 먹어요

१२:३० मा दिउँसोको खाना खान्छु ।

학습 목표	일과 시간 묻고 대답하기	
अध्ययनको विषय	दैनिकी र समयलाई सोधेर जवाफ दिने	
문 법	-아요/어요, 예(시간)	
व्याकरण	छ, हो, मा (समय)	
어 휘	일과	시간
शब्दवाली	दैनिकी	समय
정보·문화	출근 시간을 지킵시다	
जातकारी, संस्कार	काममा जाने समय पालना गरौं ।	

대화 1

संवाद १



수 루 투안 씨, 지금 뭐 해요?

थुआनजी, अहिले के गर्नु हुन्छ ?

투 안 텔레비전을 봐요.

टिभी हेर्छु ।






수루 씨는 뭐 해요?

सुरुजी चाँही के गर्नुहुन्छ ?

수 루 저는 지금 요리해요.

म चाँही अहिले खाना पकाउँछु ।

Track 28



-아요/어요

क्रिया वा विशेषणको पछाडि लागेर क्रियाकलाप वा अवस्थालाई वर्णन गर्ने वा प्रश्न सोध्दा प्रयोग हुन्छ ।

‘।, ॥’가 아닐 때: -어요 ‘।, ॥’ नहुने बेलामा: -어요

‘하다’가 있을 때: -해요 ‘하다’ हने बेलामा : -해요

अहिले के गर्नु हुन्छ ?

टि.भी. हेछु ।

अहिले के गर्नु हुन्छ ?

कफि पिउँछु ।

अहिले व्यायाम गर्नुहुन्छ ?

나: 아니요. 저녁을 먹어요. होइन, साँझको खाना खान्छु।

1. 그림을 보고 알맞은 단어를 연결하세요. चित्रलाई हेरेर मिल्ने कुरा छान्नुहोस् ।

- | | | |
|---|---|--------------------------------|
| ①  | • | ㉠ 자다
सुत्नु |
| ②  | • | ㉡ 운동하다
व्यायाम गर्नु |
| ③  | • | ㉢ 요리하다
खाना पकाउनु |
| ④  | • | ㉣ 점심을 먹다
दिउँसोको खाना खानु |

2. 그림을 보고 <보기>처럼 대화를 완성하세요. चित्रलाई हेरेर <उदाहरण> जस्तै संवादलाई पुरा गर्नुहोस् ।



씻다

가: 지금 뭐 해요? अहिले के गर्नुहुन्छ ?

나: 씻어요. हातमुख धुन्छु ।

- 1) 

가: 지금 뭐 해요? अहिले के गर्नुहुन्छ ?

나: _____.

텔레비전을 보다 टि.भी. हेर्नु
- 2) 

가: 지금 뭐 해요? अहिले के गर्नुहुन्छ ?

나: _____.

커피를 마시다 कफि पिउनु
- 3) 

가: 지금 뭐 해요? अहिले के गर्नुहुन्छ ?

나: _____.

일하다 काम गर्नु
- 4) 

가: 지금 뭐 해요? अहिले के गर्नुहुन्छ ?

나: _____.

운동하다 व्यायाम गर्नु



투 안 지금 몇 시예요?
अहिले कति बज्यो ?

리 한 11시예요.
११:०० बज्यो ।

투 안 몇 시에 점심을 먹어요?
कति बजे दिउँसोको खाना खानु हुन्छ ?

리 한 12시 30분에 먹어요.
१२:३० मा खान्छु ।

Track 29



Tip ○시 ○분


○시		
01:00	1시	한 시
02:00	2시	두 시
03:00	3시	세 시
04:00	4시	네 시
05:00	5시	다섯 시
06:00	6시	여섯 시
07:00	7시	일곱 시
08:00	8시	여덟 시
09:00	9시	아홉 시
10:00	10시	열 시
11:00	11시	열한 시
12:00	12시	열두 시

○분		
00:01	1분	일 분
00:02	2분	이 분
00:03	3분	삼 분
00:04	4분	사 분
00:05	5분	오 분
00:06	6분	육 분
00:07	7분	칠 분
00:08	8분	팔 분
00:09	9분	구 분
00:10	10분	십 분
00:20	20분	이십 분
00:30	30분	삼십 분
00:40	40분	사십 분
00:50	50분	오십 분


※1시간=60(육십 분)




डक
अहलल



ऑल
आऑ



अऑ
हलऑ




नल
डोलल



ऑऑ
A.M.



ऑऑ
P.M.




नल
वलन




डल
रलत



सलल
डलसडलसल वलहलन



आऑ
वलहलन



ऑल
वलऑऑ



ऑल
सऑड

सलन डलस वुऑ डलऑलर अऑऑ डलऑऑल ऑलरुऑऑलल ऑलनल ऑलतलनल. 'ऑऑ, डलऑ, ऑल, अऑ, नल' ऑल डलस ऑलऑलल 'ऑ' ऑल ऑल ऑलऑल.

सडड नलडऑ डलऑऑ ललऑर ऑऑ ऑलललललल डलर ऑल सडडललऑ डलऑऑऑ. ऑलल, अलल, आऑ, हलऑ, डलल आललऑ नलड डलऑऑ ऑलऑ 'ऑ' ललऑऑल.

1) ऑ: डल ऑल ऑल?

नल: ऑल ऑल ऑल.

ऑऑ डऑ सुलु हलऑ ?

१०:०० डऑ सुलु.

2) ऑ: ऑऑ वुऑऑऑ?

नल: आऑल वुऑऑऑ.

ऑलल वुडलडलड ऑलुऑऑ ?

वलहलन वुडलडलड ऑलु.

3) ऑ: ऑल वुऑऑऑ?

नल: आलऑ, नल ऑलऑल ऑल.

आऑ वुडलडलड ऑलुऑऑ ?

हलऑन, डलल वलहलन ऑलु.

1. <보기>처럼 시계를 보고 문장이 맞으면 ○, 틀리면 ×로 표시하세요.
उदाहरण जस्तै घडिलाई हेरेर वाक्य मिल्न्यो भने ○ मिलेन भने × चिन्ह लगाउनुहोस्।

보기  지금은 밤입니다. (X)
अहिले रात हो।

- 1)  지금은 아침입니다. ()
अहिले बिहान हो।
- 2)  지금은 오후입니다. ()
अहिले P.M. हो।
- 3)  지금은 한 시입니다. ()
अहिले १:०० बज्यो।
- 4)  지금은 오전 열 시입니다. ()
अहिले १०:०० A.M. हो।

2. 그림을 보고 <보기>처럼 대화를 완성하세요. चित्रलाई हेरेर <उदाहरण> जस्तै संवादलाई पुरा गर्नुहोस्।

보기  가: 언제 운동해요? कहिले व्यायाम गर्नुहुन्छ ?
나: 아침에 운동해요. बिहान व्यायाम गर्छु।

- 1)  가: 언제 운동해요? कहिले व्यायाम गर्नुहुन्छ ?
나: _____.
- 2)  가: 언제 커피를 마셔요? कहिले कफि पिउनुहुन्छ ?
나: _____.
- 3)  7:00 PM 가: 몇 시에 저녁을 먹어요? कति बजे साँझको खाना खानुहुन्छ ?
나: _____.
- 4)  11:00 PM 가: 몇 시에 자요? कति बजे सुत्नुहुन्छ ?
나: _____.

몇 시에 무엇을 해요? <보기>처럼 이야기해 보세요.

कति बजे के गर्नुहुन्छ ? <उदाहरण> जस्तै कुराकानी गरि हेर्नुहोस् ।

보기



가: 몇 시에 일어나요? कति बजे उठ्नुहुन्छ ?

나: 7시에 일어나요. ७:०० बजे उठ्छु ।

	일과	시간
1	일어나다	
2	아침을 먹다	
3	점심을 먹다	
4	저녁을 먹다	
5	자다	



7:00 AM



12:40 PM



8:00 PM



출근 시간 10분 전에는 직장에 도착해야 합니다. 출근 시간이 9시라면 8시 50분쯤 도착해야 합니다. 그리고 일할 준비를 하는 것이 좋습니다.

काममा जाने समयको १० मिनेट अगाडि कार्यस्थलमा पुग्नु पर्छ । काममा जाने समय ९ बजे हो भने ८:५० तिर पुग्नु पर्छ । अनि काम गर्ने तयारी गर्दा राम्रो हुन्छ ।



대부분의 회사원들은 9시에 일을 시작합니다. 점심은 보통 12시에서 1시 사이에 먹습니다. 퇴근은 대부분 6시에 하지만, 야근을 하는 경우도 있습니다.

प्रायः कामदारहरूले ९ बजे काम सुरु गर्नुपर्छ दिउसोको खाना प्राय १२ बजेदेखि १ बजेको बीचमा खान्छन् । कामबाट छुट्ने समय ६ बजे भए पनि रातको काम गर्ने अवस्था पनि हुन्छ ।

[1~3] 들은 것을 고르십시오. सुनेको कुरा छान्नुहोस् ।



1. ① 06:00 ② 07:00 ③ 08:00 ④ 09:00
2. ① 10:40 ② 11:30 ③ 12:40 ④ 01:30
3. ① 03:15 A.M. ② 03:25 P.M. ③ 04:15 P.M. ④ 04:25 P.M.

[4~5] 질문을 듣고 알맞은 대답을 고르십시오. प्रश्नलाई सुनेर मिल्ने जवाफ छान्नुहोस् ।

4. ① 씻어요. धुन्छ ② 회사예요. कम्पनी हो ।
 ③ 오늘이에요. आज हो । ④ 오전 10시예요. विहानको १०:०० बज्यो ।
5. ① 오늘 먹어요. आज खान्छु । ② 많이 먹어요. धेरै खान्छु ।
 ③ 아침을 먹어요. विहान खान्छु । ④ 12시에 먹어요. १२:०० बजे खान्छु ।

[1~3] 다음 그림을 보고 맞는 문장을 고르십시오.

दिईएको चित्र हेरेर मिल्ने कुरा छान्नुहोस् ।



- ① 자요. सुन्छ
③ 일어나요. उठ्छ

- ② 와요. आउँछ
④ 운동해요. व्यायाम गर्छ



- ① 쉬어요. आराम गर्छ
③ 회사에 가요. कम्पनीमा जान्छ

- ② 전화해요. फोन गर्छ
④ 아침을 먹어요. बिहानको खाना खान्छ



- ① 장을 봐요. दृष्य हेर्छ
③ 저녁을 먹어요. साँझको खाना खान्छ

- ② 커피를 마셔요. कफि पिउँछ
④ 텔레비전을 봐요. टि.भि. हेर्छ

[4~5] 빈칸에 들어갈 가장 알맞은 것을 고르십시오.

खाली ठाउँमा जाने सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस् ।

4. 가: 지금 _____ 시예요? अहिले बज्यो ?
나: 오후 두 시예요. दिउँसोको दुई बज्यो ।

- ① 몇 कति ② 왜 किन ③ 누구 को ④ 무슨 कुन

5. 가: _____ 운동해요? व्यायाम गर्नुहुन्छ ?
나: 아침에 운동해요. बिहान व्यायाम गर्छु ।

- ① 어디 कहाँ ② 언제 कहिले ③ 무엇 के ④ 시간 समय